

१ १७ औं पटकको जापानी भाषा स्पीच कन्टेस्ट (वक्तृत्व प्रतियोगिता) को आयोजना बारे ।

बुंकाकाईकानमा, जापानी भाषा वक्तृत्व प्रतियोगिता आयोजना गरिने भएकोछ ।

विदेशीहरूले जापानी भाषा सिक्ने क्रममा आफ्ना दैनिक उपलब्धिहरू प्रस्तुत गर्ने ठाउँको रूपमा, उनीहरूले आफ्नो अनुभव र जापानको जीवनका प्रभावहरू जापानी भाषामा प्रस्तुत गर्नेछन् ।

वक्तृत्व प्रतियोगिताको निर्णयको बिचमा, कोबुगिकाई (प्रोत्साहन भेटघाट समूह) द्वारा जापानी ड्रम प्रदर्शन पनि छ । कार्यक्रमको दिन, अग्रिम आरक्षण बिना जो कोहि पनि आउन सकिने हुनाले, कृपया प्रतियोगीहरूलाई हौसला प्रदान गर्न आउनुहोला । यहि फेब्रुअरी महिनाको १२ तारिक आईतबार, दिउँसो १ बजे देखि, तोचिगी ईवासिताको सिन्स्योउगा हल अथवा तोचिगी

२ हुलाक कार्यालयमा माई-नम्बर कार्डको लागि निवेदन दिन सकिने बारे जानकारी !

गत जनवरी महिनाको अन्तबाट नगरका २९ ठाउँका हुलाक कार्यालयमा माई-नम्बर कार्डको निवेदन दर्ता लिन शुरू गर्ने कुरा जानकारी गराइन्छ । दर्ता लिने समय, बिदाका दिन बाहेक, सोमबार देखि शुक्रबार बिहान ९ बजे देखि बेलुकी ४ बजे सम्म हो । लक्षित व्यक्तिहरु, तोचिगी-शिमा आवास दर्ता भएकाहरु हुन् ।

निवेदन दिँदा, माई-नम्बर खुल्ने कागजात अथवा हुलाक मार्फत प्राप्त भएको निवेदन फर्म भए साथमा लिएर जाने । हुलाक कार्यालयमा, निवेदन दिँदा चाहिने फोटो निःशुल्क खिचिनु का साथै निवेदन फर्म भर्न सहयोग गर्ने व्यवस्था पनि छ ।

हुलाक कार्यालयको काउण्टरमा भीड लाग्न सक्ने हुनाले, अग्रिम रूपमा इक्षित कार्यालयमा सीधै सम्पर्क गरेर, समयको आरक्षण गर्नु होला ।

माईना-पोईन्ट लिन आवश्यक माई-नम्बर कार्डको निवेदन दिने म्याद यहि फेब्रुअरी मसान्त सम्म रहेको जानकारी गराइन्छ ।

यस अवसरमा माई-नम्बर कार्ड नभएका व्यक्तिहरुले प्राप्त गर्ने बारे सोच्नुहोला ।

३ १६ औं पटकको आसो हिना (पुतली) महोत्सव बारे जानकारी !

मौसमको परिवर्तनका साथै, यहि आऊंदो मार्च महिनाको ३ तारिक “हिना माचुरी” नामक, जापानमा छोरीहरूको सुस्वास्थ्यको कामना गर्दै मनाईने एक परम्परागत महोत्सव छ ।

छोरी भएका परिवारहरूमा, “हिना पुतली” भनिने पुतली सजाएर, चिरासीजुसी र हिना आरारे आदि यस महोत्सवको परम्परागत परिकारहरू खाने चलन छ ।

अनि, “हिना पुतली” लाई “हिना सामा” पनि भन्ने गरिन्छ ।

तोचिगी नगरमा, फेब्रुअरी २४ तारिक देखि मार्च ५ तारिक सम्म, कुरानो माचि ओ-दोरी ओरिपरी र काउएमोन-च्योउको परम्परागत भवन समूहहरूको संरक्षण क्षेत्र, उजुमा खोला ओरीपरी, हिना पुतली र नगरका स्थानीय किंडरगार्टेन र नर्सरी स्कूलका बालबालिकाहरूद्वारा हिना पुतलीहरूको रंगीन चित्रहरूको प्रदर्शनका साथै सप्ताहांतमा विभिन्न व्यावहारिक कार्यक्रमहरू आयोजित गरिने छ ।

नगर भित्र सजाईएका हिना सामाहरूलाई भेटाएर रमाईलो गर्दा कसो होला !

४ तोचिगी नगर प्रसव, बाल हेरचाह सहायता उपहार बारे जानकारी !

तोचिगी नगरमा, जनवरी महिना देखि, सबै गर्भवती महिलाहरू निश्चिन्त रूपले सुत्केरी हुन सकून, र बच्चाहरू भएका परिवारहरू निश्चिन्त रूपले बच्चा हुर्काउन सकून भन्ने उद्देश्यले, परामर्शको आधारमा आवश्यक सहायताहरू जोड्दै “बान्सोउगाता सोउदान शीएन्” (साथ दिनेवाला एक प्रकारको परामर्श सहायता) र आर्थिक सहयोग प्रदान गर्ने “उपहार प्रावधान” हरु संगसंगै संचालन गरिनेछ ।

“बान्सोउगाता सोउदान शीएन्” मा, जनसवास्थ्य नर्सहरू र सुँडेनीहरूले गर्भावस्थाको सूचना दिंदाखेरी र जन्मेर २ महिना जतिका शिशुहरू भएका सबै घरपरिवारलाई भेट्न गएर अंतरवार्ता लिन्छन् र गर्भवती र नर्सिंग आमाहरूको व्यक्तिगत परिस्थिति अनुरूप सहायता प्रदान गर्दछन् ।

अप्रिल 2022 पछि आफ्नो गर्भ दर्ता गरेका गर्भवती महिला र बच्चा हुर्काउनेहरूलाई उपहारहरू प्रदान गरिनेछ ।

गर्भवती महिलाहरूलाई गर्भावस्था सूचनाको समयमा अन्तर्वार्ता पछि "बाल जन्म सहायता उपहार" को रूपमा 50,000 येन प्रदान गरिनेछ ।

थप रूपमा, नवजात बच्चा हुर्काउनेहरूका लागि, शिशुहरू भएका सबै परिवारहरूलाई भेटेर उनीहरूसँग अन्तर्वार्ता लिएपछि प्रति नवजात शिशुलाई ५०,००० येन "बाल हेरचाह सहायता उपहार" को रूपमा भुक्तानी गरिनेछ ।

यस्ता सहयोगी उपहारहरू बैंकको खातामा पठाईनेछ । प्रापकहरूलाई मध्य जनवरी पछि सूचित गरिनेछ । तपाईंले सूचना प्राप्त गरेपछि, निश्चित रूपमा जाँच गर्न अनुरोध गरिन्छ ।